



चिशंखुगढी गाउँपालिका

खण्ड ३

संख्या ९

मिति: २०७७/११/२५

भाग-२

चिशंखुगढी गाउँपालिका

चिशंखुगढी गाउँकार्यपालिकाको कार्यालयको

सूचना

चिशंखुगढी गाउँपालिकाको शिक्षा (दोस्रो संशोधन) नियमावली, २०७७

चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

चिशंखुगढी शिक्षा ऐन, २०७५ को दफा ३७ ले दिएको अधिकार प्रयोग गरी चिशंखुगढी गाउँपालिकाले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यी नियमहरूको नाम “ चिशंखुगढी गाउँपालिकाको शिक्षा (दोस्रो संशोधन) नियमावली, २०७७” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम ५० (२) मा संशोधन:

चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम ५० को,

१. उपनियम २ आधारभूत तहको कक्षा पाँचसम्मको विद्यालय भए कम्तीमा शिक्षाशास्त्रमा बाह्र कक्षा वा सो सरह उत्तीर्ण गरेको, आधारभूत तहको कक्षा ८ सञ्चालित विद्यालय भए कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको तथा माध्यमिक तहको विद्यालय भए कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको, सम्बन्धित तहमा स्थायी शिक्षकको रूपमा शिक्षण अनुभव भएको र विद्यालय व्यवस्थापन समितिले प्रकृया पुर्याई सिफारिस गरेको व्यक्तिलाई शिक्षा समितिको निर्णय बमोजिम पाँच बर्षको लागि प्रमुख प्रशासकीय अधिकृतले करार सम्झौता गराई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्ति गर्नेछ ।

३. चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम ५५ मा संशोधन: चिशंखुगढी गाउँपालिकाको शिक्षा नियमावली, २०७६ को नियम ५५ (६) को,

१. उपनियम (३) बमोजिम शिक्षक पदमा नियुक्त हुन निवेदन दिने उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निवेदनका साथ पेश गर्नु पर्नेछ । तर विज्ञान, गणित, लेखा, अंग्रेजी विषयमा करार शिक्षक उपलब्ध नभएमा छनौट समितिले पुनः विज्ञापन गरी सम्बन्धित विषयमा कम्तीमा स्नातक गरेका उम्मेदवारलाई प्रक्रिया पुर्याइ विद्यालय व्यवस्थापन समितिले करार नियुक्त दिन सक्नेछ । साथै प्राविधिक धारको हकमा प्रशिक्षक पदका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण गरेको तथा सहायक प्रशिक्षकको हकमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका उम्मेदवारहरूलाई प्रक्रिया पुर्याइ विद्यालय व्यवस्थापन समितिले करार नियुक्त दिन सक्नेछ ।

आज्ञाले
ओम बहादुर दर्जी
प्रमुख प्रशासकीय अधिकृत